



## अध्यक्ष कप खेलकूद प्रतियोगिता, २०८० मा पालना गर्नुपर्ने नियमहरू:-

१. फुटबल र भलिबल प्रतियोगितामा प्रचलित नियम अनुसार खेलहरू संचालन गरिने छ ।
२. प्रतियोगिताहरू नकआउट चरणमा खेलाईने छ ।
३. फुलबल ४५ मिनेटको पहिलो हाफ र ४५ मिनेटको दोस्रो मिनेटको दोस्रो हाफ गरी ९० मिनेटको हुनेछ । भलिबलको हकमा भने सेमिफाइनल र फाइनल खेल भलिबल बेस्ट अफ फाईभ तथा अन्य खेलहरू बेस्ट अफ थ्रीको नियममा खेलाईने छ ।
४. नकआउट चरणको फुटबल खेल (९० मिनेट सम्म) बराबरी भएमा सिधै टाई ब्रेकरमा खेल खेलाइने छ ।
५. भलिबल खेलमा प्रत्येक वडा बाट १० जना पुरुष खेलाडी र फुटबल खेलमा प्रत्येक वडा बाट १६ जना पुरुष खेलाडी , दुबै खेलको लागि १/१ जना टिम प्रशिक्षक र १/१ जना व्यवस्थापक हुनेछन् ।
६. प्रत्येक वडाको भलिबल तथा फुटबल टिममा फुटबल जुत्ता, मोजा, सिनगार्ड र किपर ग्लोब्स लगायतका किट्सहरूको व्यवस्था खेलमा सहभागी हुने टिमले गर्नुपर्ने छ ।
७. प्रत्येक वडाको भलिबल तथा फुटबल टिममा पिउने पानी , ग्लुकोज, यातायात र खाजा/खानाको व्यवस्था खेलमा सहभागी हुने टिमले गर्नुपर्ने छ ।
८. कुनै पनि वडाले आफ्नो वडाको स्थायी वासिन्दा भन्दा बाहिरको खेलाडी र खेल व्यवस्थापक सहभागी गराउन पाइने छैन । खेलमा सहभागी हुने सबै खेलाडी , खेल व्यवस्थापक र प्रशिक्षकको स्थायी ठेगाना खुल्ने कुनै पनि सरकारी कागजातको प्रतिलिपि पेश गर्नुपर्ने छ । आयोजकले उपलब्ध गराएको ढाँचामा खेलाडी , खेल व्यवस्थापक र प्रशिक्षकको फोटो सहितको विवरण सहित सम्बन्धित वडाध्यक्षले सिफारिस गर्नुपर्नेछ ।
९. कुनै कारणवश खेल स्थगित हुन पुगेमा आयोजकले तोकेको समय, मिति र स्थानमा खेल संचालन हुनेछ ।
१०. खेलमा रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुनेछ । अन्य विवाद आएमा आयोजकको निर्णय अन्तिम निर्णय हुनेछ ।
११. प्लेयिङ बक्समा सब्सच्युट खेलाडीहरू , टिम व्यवस्थापक र टिम प्रशिक्षक मात्र बस्न पाउनेछन् ।
१२. खेल तालिका अनुसार खेल भएका वडाको टिम खेल हुनुभन्दा १ घण्टा अगावै आयोजकको सम्पर्कमा आइ खेलमैदानमा उपस्थित हुनुपर्नेछ ।
१३. प्रतियोगिता संचालनको क्रममा खेलाडीहरूलाई चोटपटक लागेमा प्राथमिक उपचारको व्यवस्था हुनेछ ।

डिलाराम पाण्डे  
प्रमुख प्रशासकीय अधिकृत